


जनगणना 101: तपाईंलाई के थाहा हुनु पर्छ

2020 जनगणना तपाईंले सोचेको भन्दा नजिक आइ पुग्यो।
यो के हो र सबैको गन्ती हुन किन आवश्यक छ भनेर यहाँ एउटा संक्षिप्त जानकारी दिइएको छ।


प्रत्येकको गन्ती हुन्छ।

जनगणनाले संयुक्त राज्यमा एक पटक, एक पटक मात्र, र सही स्थानमा बसेका प्रत्येक व्यक्तिको गन्ती गर्छ।



यो निष्पक्ष प्रतिनिधित्वका बारेमा हो।

प्रत्येक 10 वर्षमा, जनगणनाको परिणामहरूलाई प्रतिनिधि सभाको पुनः आवंटन गर्न प्रयोग गरिन्छ, जसबाट हरेक राज्यले कति सिट पाउँछ त्यसको निर्धारण हुन्छ।



यो संविधानमा छ।



संयुक्त राज्यको संविधान अनुसार प्रत्येक 10 वर्षमा राष्ट्रका प्रत्येक व्यक्तिको गन्ती हुनु पर्छ। पहिलो जनगणना सन् 1790 मा भएको थियो।

यसमा लगभग \$675 बिलियन छ।



संघीय कोश, राज्य, काउन्टि तथा सामुदायिक अनुदान र सहयोगको \$675 बिलियन भन्दा बढीको आवंटन जनगणनाको तथ्याङ्कमा आधारित रहन्छ।

यो पैसा स्कूल, अस्पताल, सडक, सार्वजनिक कार्य तथा अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा खर्च गरिन्छ।




यो जिल्लाको पुनः संरचना बनाउने बारेमा हो।

प्रत्येक दसकको जनगणना पश्चात, राज्यका अधिकृतहरूले जनसङ्ख्या परिवर्तन अनुसार उनीहरूको राज्यहरूका सांसदीय तथा राज्यको विधानसभा जिल्लाहरूको सीमाहरूको पुनः रचना गर्छन्।



यसमा भाग लिनु तपाईंको नागरिक कर्तव्य हो।

जनगणना पूरा गर्नु अनिवार्य हुन्छ: यो हाम्रो प्रजातन्त्रमा भाग लिने र "मेरो गन्ती हुन्छ!" भन्ने एउटा तरिका हो।




तपाईंको वरिपरि सबैतिर जनगणनाको तथ्याङ्कको प्रयोग भइ रहेको हुन्छ।


व्यवसायहरूले जनगणनाको तथ्याङ्कको प्रयोग गरेर कारखाना, कार्यालय र पसलहरूको कहाँ निर्माण गर्नु भनेर निर्णय गर्छन्, जसबाट रोजगारको सृजना हुन्छ।




स्थानीय सरकारहरूले जन सुरक्षा र आपातकालीन तत्परताका लागि जनगणनाको प्रयोग गर्छन्।



निवासीहरूले विधान, जीवनस्तर तथा उपभोक्ता वकालत संलग्न रहेको सामुदायिक पहलहरूलाई सहयोग पुर्याउन जनगणनाको प्रयोग गर्छन्।




घर जग्गा निर्माताहरूले नयाँ घरहरूको निर्माण गर्न र पुरानो टोलहरूको सुदृढीकरण गर्न जनगणनाको प्रयोग गर्छन्।



तपाईंको गोपनीयताको रक्षा गरिन्छ।

जनगणना विभागले तपाईंको जवाफहरूलाई तपाईं वा तपाईंको परिवारलाई चिन्न सकिने गरि कुनैपनि ढङ्गमा सार्वजनिक तवरमा जारी गर्नु कानूनको विपरित हो।

कानून अनुसार, जनगणना विभागले तपाईंको जवाफहरू अन्य कुनैपनि सरकारी निकायलाई दिन पाउँदैन।





2020 सदा भन्दा सहज हुनेछ।

सन् 2020 मा, तपाईंले जनगणनामा अनलाईन जवाफ दिन सक्नुहुन्छ।



तपाईंले सहायता गर्न सक्नुहुन्छ।

तपाईं जानकार हुनुहुन्छ—तपाईंको समुदायका सबै जनाको गन्ती हुने सुनिश्चित गर्ने सर्वोत्तम उपायबारे हामीलाई तपाईंको सुझाव चाहिन्छ।



तपाईंको भविष्य बनाउनुहोस् यहाँ शुरु गर्नुहोस् > United States® जनगणना 2020

abny जनगणना 2020 राम्रो न्यु यर्कका लागि